



प्रदेश सरकार

युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश

सीप, दक्षता र रोजगारी युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी

कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७८।११।०४)

गण्डकी प्रदेशमा व्यवसायिक रूपमा कृषि, पशुपंक्षी तथा मत्स्यपालन, सीपमा आधारित उद्योग व्यवसाय, जनशक्ति उत्पादन र प्रशिक्षण, युवा नवप्रवर्तन लगायतका वस्तु तथा सेवाको उत्पादन तथा प्रशोधन गर्ने व्यक्तिगत अथवा सामुहिक फर्म वा कम्पनीलाई "सीप, दक्षता र रोजगारी: युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी कार्यक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड, २०७८" बमोजिम सहयोग प्राप्त गर्नको लागि सोही मापदण्डमा उल्लेखित तपसिलका कागजात सहित मापदण्डको अनुसूची १ बमोजिमको निम्न ढाँचामा यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस मन्त्रालयमा प्रस्ताव पेस गर्नुहुन अनुरोध छ ।

प्रस्ताव साथ संलग्न गर्नुपर्ने कागजातहरू:

- संस्था दर्ता तथा नवीकरण सम्बन्धी प्रमाण-पत्र को प्रतिलिपि,
- स्थायी लेखा नम्बर (PAN) र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
- उद्यम सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- उद्यमको लागि प्रयोग गरिने जग्गा तथा भौतिक संरचनाको स्वामित्व खुल्ने प्रमाण अथवा लिजमा लिएको प्रमाण,
- उद्यम प्रवर्धन कार्यक्रम,
- सम्बन्धित स्थानीय तहको सिफारिस,

प्रस्तावको ढाँचा:

अनुसूची १

सहयोग माग गर्नका लागि पेश गर्नुपर्ने प्रस्तावको ढाँचा

१. संस्थाको नाम र ठेगाना:

जिल्ला न.पा./गा.पा. नं वडा टोल:

२. संस्थाको संस्थापक सदस्यहरू:

सि.नं.	नाम थर	ठेगाना र नागरिकता नं	सम्पर्क नं	लगानीको हिस्सा	कैफियत
१					
२					
३					
४					
५					

३. सम्पर्क व्यक्तिको नाम र पद:..... सम्पर्क नं: इमेल ठेगाना:

४. उद्यम विषय क्षेत्र:

५. उद्यमका मुख्य गतिविधि:

६. भौतिक संरचना तथा जग्गा (क्षेत्रफल)

७. प्राविधिक तथा व्यवसायिक सीप सम्बन्धी अध्ययन वा तालिमको विवरण:

८. प्राविधिक तथा व्यवसायिक संरक्षक भएमा, नाम र सम्पर्क:

९. उत्पादनको बजार:

९. लगानीका क्षेत्र, लाग्ने रकम आदि पक्षहरू उद्यम सुधार कार्यक्रममा समेट्ने ।

यस प्रस्तावमा म/हाम्रो संस्थाले पेस गरेका कागजात तथा विवरणहरू ठीक सँचो हुन् एवम् गत दुई वर्षमा प्रदेश सरकारबाट कुनै पनि अनुदान सहयोग प्राप्त नगरेको स्वघोषणा गर्दछु/गर्दछौं ।

नाम:.....

पद:

सम्पर्क नं.

हस्ताक्षर:

संस्थाको छाप:

द्रष्टव्य:

- “सीप, दक्षता र रोजगारी: युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी कार्यक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड, २०७८” मन्त्रालयको वेबसाइट moys.gandaki.gov.npमा उपलब्ध छ। E-mail: moys.gandaki@gmail.com फोन ०६१-५९०२४२, ४५७६७१